

विद्यालय पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालय व्यवस्थापन
अनुदान कार्यक्रमका लागि प्रयोग गरिने

सम्झौता फाराम

आ.व. २०७९/०८०

विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालयको नाम :-

ठेगाना :-

खाता नं. :-

खातावालाको नाम (चेकमा उल्लेख भए अनुसार) :-

बैंकको नाम :-

सम्पर्क नं. :-

विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालयको कोड:-

इमेल ठेगाना:-

अनुदान प्राप्त उप कार्यक्रमहरू :-

१.

२.

प्रदेश सरकार

लुम्बिनी प्रदेश

शिक्षा तथा खेलकुद मन्त्रालय

शिक्षा तथा सामाजिक विकास निर्देशनालय

सामाजिक विकास डिभिजन कार्यालय

गजेहडा, कपिलवस्तु

सामाजिक विकास डिभिजन कार्यालय गजेहडा, कपिलवस्तु र विद्यालय/पुस्तकालय व्यवस्थापन एवं सञ्चालन गर्ने संस्था
एवं सिकाई केन्द्रको बीचमा पुस्तकालय व्यवस्थापन अनुदानको कार्यक्रम कार्यान्वयन सम्बन्धमा भएको समझौता

आ.व. २०७९/०८० मा शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, सामाजिक विकास डिभिजन गजेहडा, कपिलवस्तु लुम्बिनी प्रदेशद्वारा कार्यान्वयन गरिने कार्यक्रम वजेट उपरिक्त नं. को खर्च शिर्षक नं. मा प्राप्त पुस्तकालय व्यवस्थापन अनुदान रु. /- (अक्षरपी) ।) कार्यक्रम कार्यान्वयनको लागि श्री सामाजिक विकास डिभिजन कार्यालय, कपिलवस्तु (प्रथम पक्ष) र श्री जिल्ला गाउँपालिका/ नगरपालिका/ पुस्तकालय/सिकाई केन्द्र, वडा दोश्रो पक्षविच तपसिल अनुसारको शर्त रहने गरी यो उप-महानगरपालिका गते रोज शुभम् ।
 समझौता पत्रमा हस्ताक्षर गरि लियौं/दियौं । वि.स. २०७९/ / गते रोज शुभम् ।

(क) प्रथम पक्ष डिभिजनले पालन गर्नुपर्ने शर्तहरु :-

- विद्यालय/पुस्तकालय/सिकाई केन्द्र लाई रु...../- (अक्षरपी) उपलब्ध गराइ नियमित रूपमा अनुगमन गर्नेछ ।
- यस कार्यालयले त्यस संस्थाको नाममा श्री बैडग ति. शाखामा रहेको हिसाव खाता नं. (पुरा नम्वर उल्लेख गर्ने) मा अनुदान रकमको ३० प्रतिशत समझौता भएपछि पहिलो किस्ता र कार्य सम्पन्न पश्यात ७० प्रतिशत रकम अन्तिम किस्ताको रूपमा उपलब्ध गराईनेछ ।
- विद्यालय/पुस्तकालय/सिकाई केन्द्रलाई उपलब्ध गराइएको अनुदान रकमको सदुपयोगको सुनिश्चितता नभएसम्म यस कार्यालयले पूरा बजेट निकासा दिन बाट्य हुने छैन ।
- विद्यालय/पुस्तकालय/सिकाई केन्द्रले यस कार्यालयबाट प्राप्त हुने कुल रकममा १० प्रतिसतमा नघटने गरि आफ्नो संस्थाको योगदान देखिने गरी कार्य गर्नुपर्नेछ र काम गरेको प्रतिबेदन र आवश्यक वील भरपाई प्राप्त भएपछि मात्र यस कार्यालयले अन्तिम किस्ता रकम संस्थाको बैक खातामा निकासा दिनेछ ।

(ख) दोस्रो पक्ष विद्यालय/पुस्तकालय/सिकाई केन्द्रले पालन गर्नुपर्ने शर्तहरु :-

- पुस्तकालय/E-Library व्यवस्थापन गर्ने सन्दर्भमा पुस्तकहरु राख्नेनका लागि आवश्यक दराज, रयाक आदि राख्न मिल्ने र पुस्तकालय कक्षमा बसेर पुस्तक तथा पत्रिका पढ्न आवश्यक पर्ने ठाँउ सहितको कोठा अनुदान प्राप्त गर्ने संस्थाको तर्फवाट उपलब्ध गराउनुपर्नेछ ।
- पुस्तकालय सञ्चालन र व्यवस्थापन सम्बन्धी विनियम पुस्तकालय सञ्चालन एवम् व्यवस्थापन समितिवाट स्वीकृत गराई लागु गर्नुपर्नेछ ।
- पुस्तकालयलाई समुदायको सिकाई केन्द्रको रूपमा विकास गर्नका लागि समुदायसँग सहकार्य गर्न तथा पुस्तकालयलाई समुदायले समेत प्रयोग गर्ने मिल्ने गरी व्यवस्थित गर्ने प्रत्येक वर्ष पुस्तकालय एवम् सिकाई केन्द्रले स्थानीय समुदायसँगको साझेदारीमा पुस्तकालय विस्तार गर्नुपर्नेछ ।
- यस कार्यालयबाट उपलब्ध गराइएको पुस्तकालय व्यवस्थापनको अनुदान तोकिएको आधारहरु भित्र रही सञ्चालन तथा व्यवस्थापन गर्नु पर्नेछ ।

- > विद्यालय/पुस्तकालयमा राखिने पुस्तक र पठन सामग्रीहरू बालबालिका, विद्यार्थी र समुदायका मानिसहरूको आवश्यकतामा आधारित हुनु पर्नेछ ।
- > विद्यालय/पुस्तकालय/सिकाई केन्द्रलाई प्राप्त अनुदानमध्ये सामान्यतया ८० प्रतिशत रकम पुस्तक एवम् इलाइट्रेरीको निर्मित र २० प्रतिशत रकम व्यवस्थापन पक्षका लागि खर्च गर्नुपर्नेछ । यो अनुदान रकम तलब भत्ता र पारीश्रमिकमा खर्च गर्न पाइने छैन ।
- > पुस्तक फर्निचर एवम् पठन सामग्री र कम्प्यूटर सम्बन्धी उपकरण खरिद गर्दा प्रचलित कानुनले व्यवस्था गरे अनुसार खरिद प्रक्रिया पुरा गर्नुपर्नेछ ।
- > यस शिर्षकवाट वस्तु तथा सेवा खरिद गर्दा प्रचलित आर्थिक ऐन नियमावलिको पुर्ण रूपमा पालना गर्नु पर्नेछ ।
- > कार्यक्रम सम्पन्न पश्चात विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालय व्यवस्थापन समितिका/ पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई कार्यक्रम संचालन भएको स्थानमा भेला गराइ कार्यक्रमको आम्दानी र खर्च कार्यक्रमबाट निर्मित संरचना र खरिद भएका भौतिक वस्तुको सार्वजनिकरण गर्नु पर्ने छ ।
- > प्रत्येक आ.व.मा भौतिक पूर्वाधार विकास लगायतका कार्यक्रम अनुसारको कार्य सोही आ.व.मा नै सम्पन्न गर्ने शिक्षा तथा सामाजिक विकास निर्देशनालयको लक्ष्य रहेको हुँदा जिल्लामा भौतिक सुधारको लागि छनौट भएका विद्यालयहरूले चालु आ.व भित्रै तोकिएको कार्यहरू सम्पन्न गर्नु पर्नेछ ।
- > विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालयले प्राप्त गरेको अनुदान रकम जुन प्रयोजनका लागि प्राप्त भएको हो सोही प्रयोजनका लागि खर्च गर्नुपर्नेछ । अन्य प्रयोजनमा खर्च भएमा खर्च लेखे सम्बन्धित विद्यालयका प्र.अ. र विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्षबाट उक्त रकम असुल उपर गरिनेछ । साथै सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुमा विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालयबाट अन्तिम भुक्तानीका लागि पेश भएको सक्कल काजगातहरूको आधारमा काम सम्पन्न भई भुक्तानी भए पश्चात आन्तरिक र अन्तिम लेखापरिक्षण क्रममा कायम हुने बेरुजु फरफरक गर्ने, गराउने प्रयोजनका लागि डिभिजन कार्यालयलाई आवश्यक पर्न गएमा सम्बन्धित विद्यालयको अनुदान रकमको ५ देखि १० प्रतिशतसम्म धरौटी कटौटी गर्न सकिनेछ ।
- > विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालयले सामाजिक विकास डिभिजन कार्यालयलाई उपलब्ध गराईएको स्वःघोषणा पत्रमा उल्लेख बुदाहरू पुर्णपालना गर्नु पर्नेछ । कार्यक्रम सञ्चालन क्रममा कुनै बाधा अड्चन आइपरेमा आपसी सहमतिबाट त्यस्ता वाधा अड्चन हटाइनेछ ।
- > विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालयले २०७९ साल मसान्तभित्र कार्य सम्पन्न गर्नुपर्नेछ । कार्यक्रम सञ्चालन गर्दा कुनै किसिमको विवाद उत्पादन भएमा सरोकारवालाको समन्वयमा कार्यक्रम प्रभावकारी र फलदायी बनाउन आवश्यकता अनुसार दुवै पक्षबीच आपसी छलफल गर्न सकिने छ । साथै कुनै कारण जनाइ वा नजनाई कार्यक्रम संचालनमा कठिनाई हुन गएमा यो समझौता रद्द गर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ ।
- > विद्यालय/पुस्तकालय/सिकाई केन्द्रले पुस्तकालय व्यवस्थापन गरी सो को प्रतिवेदनको फाईल २०७९ साल मसान्तभित्र अनिवार्य रूपमा यस डिभिजनमा पेश गर्नुपर्नेछ ।
- > यो समझौतामा उल्लेख नभएको हलकमा प्रचलित ऐन, नियमावली र कानून बमोजिम हुनेछ ।

कार्यालयको छाप :-

कार्यालय पारिवहन वस्तुकलन :

प्रधानाध्यापकको दस्तखत :-

संस्थाको छाप :-

नियमावली वस्तुकलन :

सम्झौता गर्ने पदाधिकारीहरु

सामाजिक विकास डिभिजन कार्यालय तर्फबाट

कार्यालय प्रमुख :- राम करन पाल

हस्ताक्षर :-

इजिनियर :- दिपेश घिमिरे

हस्ताक्षर :-

निर्देशनालय/डिभिजन कार्यालयको छाप :-

विद्यालय/पुस्तकालय/सिकाई केन्द्रको तर्फबाट

अध्यक्ष :-

हस्ताक्षर :-

प्रधानाध्यापक :-

हस्ताक्षर :-

विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक

पुस्तकालयको नाम :-

विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक

पुस्तकालयको छाप :-

विद्यालय/पुस्तकालय/सिकाई केन्द्रको व्यवस्थापन समितिका पदाधिकारीहरुको नामावली ।

क्र.सं	नाम र थर	पद	मोबाइल नम्बर	फैफियत
१.				
२.				
३.				
४.				
५.				
६.				
७.				
८.				
९.				

सम्झौता सम्पन्न भएको मिति :- २०७९/ / गते ।

नोट :- यस सम्झौता पत्रमा उल्लेखित विवरणहरुको विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालयले व्यवस्थापन समितिको बैठकमा सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउनु हुन र प्रत्येक पेजमा विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले दस्तखत गरी विद्यालय, पुस्तकालय तथा सामुदायिक/सार्वजनिक पुस्तकालयको छाप समेत लगाउनु हुन अनुरोध छ ।